



BEST FINANCE COMPANY LTD.
बेष्ट फाइनान्स कम्पनी लि.
 नेपाल राष्ट्र बैंकबाट "ज" वर्गको इजाजतपत्रप्राप्त संस्था

प्रधान कार्यालय
 बेष्ट भवन, कमलादी, काठमाण्डौं
 फोन: ०१-४५४२४६१/६२/६३

निक्षेप तथा कर्जाको ब्याजदर

कार्तिक १, २०८२ देखि लागू हुने

निक्षेप			
१. मुद्दती निक्षेप	ब्याजदर (वार्षिक)		
	व्यक्तिगत	संस्थागत	
३ महिने	३.८०%	—	
३ महिना माथि ६ महिनासम्म	४.०५%	३.०५% (६ महिने)	
६ महिना माथि १ वर्षसम्म	५.०५%	४.०५%	
१ वर्ष माथि २ वर्षसम्म	५.३०%	४.३०%	
२ वर्ष माथि ३ वर्षसम्म	६.०५%	५.०५%	
३ वर्ष भन्दा माथि	६.५५%	५.५५%	
वेष्ट रेमिट मुद्दती	माथिको दरमा थप १%	—	
ब्याज भुक्तानी	मासिक/त्रैमासिक		
२. बचत निक्षेप	ब्याजदर (वार्षिक)	न्यूनतम मौज्दात (रु.)	
होम सेभिङ्गस्	३.६०%	—	
गृहलक्ष्मी सेभिङ्गस्	३.६०%	१००	
सिनियर सिटिजन सेभिङ्गस्	३.६०%	१००	
शेयर होल्डर सेभिङ्गस्	३.६०%	१००	
जनरल सेभिङ्गस्	३.५०%	१००	
चिल्ड्रेन सेभिङ्गस्	३.६०%	१००	
सुपर सेभिङ्गस्	३.६०%	१,०००	
एन.आर.एन.सेभिङ्गस्	३.६०%	१००	
वेष्ट सेभिङ्गस्	४.५०%	५,०००	
तलब बचत खाता	४.५०%	१००	
वेष्ट स्टाफ स्यालरी सेभिङ्गस्	५.२५%	—	
ग्रीन सेभिङ्गस्	५.२५%	१०,०००	
वेष्ट रेमिट सेभिङ्गस्	६.२५%	५,०००	
माथि उल्लेखित बाहेक न्यूनतम मौज्दात रु. १०० रहेका अन्य बचत खाताहरूको वार्षिक ब्याजदर ३.५०% हुनेछ ।			
३. कल निक्षेप	अधिकतम १.७५% सम्म	१,०००	
कर्जा			
मुद्दती निक्षेप कर्जा	मुद्दती निक्षेपको ब्याजदर/औसत आधार दर +२% सम्म		
सहवित्तीयकरण कर्जा	सहवित्तीयकरणको निर्णयको आधारमा		
अन्य कर्जा	आधार दर + अधिकतम ५% प्रिमियम		
औषत आधार दर	१०.०२%		
स्थिर वार्षिक ब्याजदर कर्जा (व्यक्तिगत)			
कर्जा शिर्षक	अधिकतम ५ वर्ष	अधिकतम १० वर्ष	अधिकतम १५ वर्ष
आवासीय कर्जा	१२.५०%	१२.९०%	१३.००%
अन्य कर्जा	१२.५०%	१२.९०%	१३.००%
अटो कर्जा	१२.५०% (अधिकतम ७ वर्ष)		

नोट: एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २% बिन्दु भन्दा बढी हुने छैन ।